



कम्पनी दर्ता नं: १२८३६७/०७१/०७२

ने.रा.बैंक/इ.प्रा./घ/४३/२०७१/०७२

सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेड

SUPPORT LAGHUBITTA BITTIYA SANSTHA LTD.

नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त कोशी प्रदेश स्तरीय 'घ' वर्गको वित्तीय संस्था
केन्द्रीय कार्यालय, इटहरी-०८, सुनसरी, फोन नं-०२५-५८८१७७, १७८**Unaudited Financial Report (Quarterly)**As at 3rd Quarter (2081.12.31) of the Fiscal Year 2081/082

(Rs. in '000')

S.N.	Particulars	This Quarter Ending	Previous Quarter Ending	Corresponding Previous Year Quarter Ending
1	Total Capital & Liabilities (1.1 to 1.7)	1977259.66	1852246.50	1859206.45
1.1	Paid-up Capital	122443.45	122443.45	95238.00
1.2	Reserves and Surplus	64636.40	50596.91	57907.33
1.3	Debenture and Bond			
1.4	Borrowings	1268924.15	1192310.12	1277959.94
1.5	Deposits (a+b)	415401.32	388829.64	339116.50
	a. Domestic Currency	415401.32	388829.64	339116.50
	b. Foreign Currency			
1.6	Income Tax Liabilities			
1.7	Other Liabilities	105854.34	98066.39	88984.68
2	Total Assets (2.1 to 2.7)	1977259.66	1852246.50	1859206.45
2.1	Cash & Bank Balance	25777.83	15388.35	37177.41
2.2	Money at call and short Notice	38141.76	32871.24	34826.82
2.3	Investments	1000.00	1000.00	1000.00
2.4	Loans & Advances (a+b+c+d+e+f)	1843402.98	1751494.97	1732603.85
2.5	Fixed Assets	7095.39	6478.79	6929.21
2.6	Non-Banking Assets			
2.7	Other Assets	61841.71	45013.15	46669.16
3	Profit and Loss Account			
3.1	Interest income	180414.03	115243.25	173675.04
3.2	Interest Expense	93133.24	63597.29	124493.96
A	Net Interest Income (3.1-3.2)	87280.79	51645.96	49181.08
3.3	Fees Commission and Discount	1068.61	706.65	708.67
3.4	Other Operating Income	20210.26	12504.91	19717.33
3.5	Foreign Exchange Gain/Loss (Net)			
B	Total Operating Income (A+3.3+3.4+3.5)	108559.66	64857.52	69607.08
3.6	Staff Expenses	41504.57	28466.50	40041.94
3.7	Other Operating Expenses	20485.94	12766.53	15222.59
C	Operating profit Before Provision (B-3.6-3.7)	46569.15	23624.49	14342.55
3.8	Provision for Possible Loss		228.59	1009.42
D	Operating profit (C-3.8)	46569.15	23395.90	13333.13
3.9	Non-Operating Income/Expenses (Net)			
3.10	Write Back of Provision for Possible Loss	2080.15	1212.93	6254.88
E	Profit From Regular Activities (D+3.9+3.10)	48649.30	24608.83	19588.01
3.11	Extraordinary Income/Expenses (Net)			
F	Profit Before Bonus and Taxes (E+3.11)	48649.30	24608.83	19588.01
3.12	Provision For Staff Bonus	4864.93	2460.89	1958.80
3.13	Provision For Tax	13135.31	6644.38	5288.76
G	Net Profit/Loss (F-3.12 -3.13)	30649.06	15503.56	12340.45
4	Ratios			
4.1	Capital Fund to RWA	9.53%	9.23%	8.38%
4.2	Non-Performing Loan (NPL) to Total Loan	1.64%	1.74%	1.47%
4.3	Total Loan Loss Provision to total NPL	35.96%	36.19%	51.09%
4.4	Cost of Funds	7.19%	7.91%	10.46%
4.5	CD Ratio (Calculated as per NRB Directives)	443.76%	450.45%	510.92%
4.6	Base Rate	12.38%	12.53%	15.03%
Interest Rate :				
Deposit :		Loans and advance :		
7.5% - 10%		14% - 15%		

Note: ♦ Above Financial Figures are subject to change as per the directions of supervisory authority and external auditor.

♦ The previous period figures are regrouped and rearranged whenever necessary.

धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को अनुसूची-१४

(नियम २६ को उपनियम १ सँग सम्बन्धित)

आ.व. २०८१/०८२ को त्रैमासिक अवधिको विवरण

१. वित्तीय विवरण :

क) त्रैमासिक अवधिको वासलात, नाफा नोक्सान सम्बन्धी विवरण : यसै साथ प्रकाशित गरिएको छ ।

ख) प्रमुख वित्तीय अनुपातहरू :

प्रति शेयर आम्दानी रु.	मुल्य आम्दानी अनुपात (P/E Ratio)	प्रति शेयर नेटवर्थ रु.	प्रति शेयर कुल सम्पत्तिको मुल्य रु.	तरलता अनुपात प्रतिशत
३३।३७	७१।८०	१५२।७९	१,६१४।८३	१०।४४

२. व्यवस्थापकिय विश्लेषण :

क) त्रैमासिक अवधिमा संस्थाको मौज्दात, आम्दानी र तरलतामा कुनै परिवर्तन भए सोको प्रमुख कारण सम्बन्धी विवरण : समिक्षा अवधिमा तरलतामा देखिएको सहजता र फण्डको लागतमा आएको कमीले गर्दा संस्थाको सदस्य संख्या, ऋणी सदस्य संख्या, निक्षेप संकलन रकम, कर्जा लगानी रकम र आम्दानीमा सन्तोषजनक रूपमा बृद्धि भई संस्थाको मौज्दात, आम्दानी र तरलतामा परिवर्तन भएको छ ।

ख) आगामी अवधिको व्यावसायिक योजना सम्बन्धमा व्यवस्थापनको विश्लेषणात्मक विवरण : कोशी प्रदेश कार्यक्षेत्र रहेको यस वित्तीय संस्थाले प्रदेशका ८ वटा जिल्लाहरूमा २५ वटा शाखा कार्यालयबाट २३,९७७ सदस्यहरू मार्फत लघुवित्त कार्यक्रम सञ्चालन गरी विपन्न वर्गका ग्राहक सदस्यहरूलाई वित्तीय रूपमा साक्षर बनाउदै विपन्न वर्गहरू माफ गुणस्तरीय वित्तीय पहुँच पुऱ्याउदै आईरहेको छ । संस्थाले नियामक निकायको निर्देशनको अधिनमा रही विपन्न वर्गहरूमा सरल र सुलभ ढङ्गले बैकिङ्ग पहुँच पुऱ्याउने लक्ष्य राखेको छ ।

साथै, समय सापेक्ष ग्राहक सदस्यहरूको वित्तीय आवश्यकता परिपूर्तिका लागि ग्राहक केन्द्रित कर्जाका प्रकारहरू विकास गर्ने, बचत संकलन र डिजिटल प्रविधिको उच्चतम उपयोग गरी सेवाको गुणस्तर वृद्धि गरी विपन्न वर्गमा बैकिङ्ग कारोवारलाई आधुनिकीकरण, सरल र सुरक्षित बनाई एक विश्वासिलो संस्थाका रूपमा यस वित्तीय संस्थालाई सबल बनाउदै, आगामी दिनहरूमा अवसरहरूको उपयोग र चुनौतीहरूको सामना गरी सबल एवम सक्षम संस्थाको रूपमा स्थापित गर्नेमा व्यवस्थापन प्रतिबद्ध रहेको छ ।

ग) विगतको अनुभवबाट संगठित संस्थाको मौज्दात, नाफा वा नगद प्रवाहमा तात्त्विक असर पार्न सक्ने घटना, अवस्था आदी भएमा सो सम्बन्धी विश्लेषणात्मक विवरण : लघुवित्त क्षेत्रमा देखिएको नकारात्मक टिका टिप्पणी, समितित वित्तीय स्रोत साधन, आयातमुखी अर्थतन्त्र, व्यापारिक क्षेत्रमा देखिएको मन्दी तथा विभिन्न समयमा हुदै गरेका सडक आन्दोलन, हुल हुज्जत आदीका कारण चुनौतीहरू वृद्धि हुने क्रम यथावत रहेकोले संस्थाको मौज्दात, नाफा वा नगद प्रवाहमा तात्त्विक असर पार्न सक्ने देखिन्छ ।

३. कानुनी कारवाही सम्बन्धी विवरण :

क) समिक्षा अवधिमा संस्थाले वा संस्थाका विरुद्ध कुनै मुद्दा दायर भएको छैन र त्यस्तो कुनै सूचना प्राप्त भएको छैन ।

ख) समिक्षा अवधिमा वित्तीय संस्थाका संस्थापक वा सञ्चालकले वा संस्थापक वा संचालकको विरुद्धमा प्रचलित नियमको अवज्ञा वा फौजदारी अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर गरेको वा भएको कुनै जानकारी प्राप्त भएको छैन ।

ग) यस अवधिमा कुनै संस्थापक वा सञ्चालक विरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर गरेको वा भएको कुनै जानकारी प्राप्त भएको छैन ।

४. संगठित संस्थाको शेयर कारोबार सम्बन्धी विश्लेषण :

क) शेयरको मुल्य तथा कारोबार खुल्ला बजारले निर्धारण गर्ने हुँदा यसमा वित्तीय संस्था तटस्थ रहेको छ । यद्यपी संस्थाले शेयर मूल्यमा प्रभाव पार्न सक्ने आधारभूत सूचनाहरू प्रचलित ऐन नियमको परिधि भित्र रही प्रवाहित गर्ने गरेको छ ।

ख) नेपाल स्टक एक्सचेन्ज लिमिटेडको वेबसाइटबाट प्राप्त विवरण अनुसार गत त्रैमासिक अवधिको शेयर कारोबार निम्न अनुसार भएको देखिन्छ ।

अधिकतम मुल्य	न्युनतम मुल्य	अन्तिम मुल्य	कारोबार दिन	कारोबार संख्या
रु.३,३०९।९०	रु.२,२८३।-	रु.२,३९६।२९	५६	९,००८

५. समस्या तथा चुनौती :

संगठित संस्थाले बहन गर्नुपरेको समस्या तथा चुनौती स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने र उक्त समस्या तथा चुनौतीलाई संगठित संस्थाको आन्तरिक र बाह्य भनी वर्गिकरण गरी त्यस्तो समस्या तथा चुनौती समाधान गर्न व्यवस्थापनले अवलम्बन गरेको रणनीति सम्बन्धी विवरण ।

आन्तरिक तथा बाह्य समस्या तथा चुनौतिहरू :

समितित वित्तीय स्रोत, साधन, दक्ष जनशक्तिको अभाव, बढ्दो सञ्चालन लागत आदी वित्तीय संस्थाका आन्तरिक चुनौतिका रूपमा रहेका छन । साथै, नियामक निकायको नीति तथा नियममा आउन सक्ने परिवर्तनहरू, वित्तीय बजारको तरलतामा हुने उतार, चढाव, ग्राहक सदस्यहरूमा व्यवसायिकताको कमी, ग्राहक सदस्यहरूमा वित्तीय साक्षरता र बैंक तथा वित्तीय संस्थाहरूप्रति वित्तीय अनुपालनाको कमी, आयातमुखी अर्थतन्त्र आदी वित्तीय संस्थाका बाह्य चुनौतिका रूपमा रहेका छन ।

रणनीतिहरू :

कर्मचारीहरूको दक्षता अभिवृद्धिका लागि समय समयमा आन्तरिक तथा बाह्य रूपमा तालिम, गोष्ठिमा सहभागिता गराउने, लगानीमा विविधीकरण गर्दै जोखिम कम गरी विपन्न वर्गका ग्राहकहरूमा वित्तीय सेवा विस्तार गर्ने, व्यवसायिक दिगोपनामा सुधार गर्दै प्रतिस्पर्धी क्षमता बढाउने, वित्तीय जोखिम व्यवस्थापनका लागि शुष्म रूपमा विश्लेषण गरी विवेकशिल जोखिम व्यवस्थापन नीतिलाई अंगिकार गर्दै जाने, कृषि तथा उत्पादनमूलक कर्जालाई प्राथमिकता दिदै राष्ट्रको कुल ग्राहस्थ उत्पादन वृद्धीमा टेवा पुऱ्याउने, पुराना र दक्ष कर्मचारीहरूले संस्था छाड्ने दरलाई न्युनिकरण गर्ने आदी रणनीतिहरू रहेका छन।

६. संस्थागत सुशासन :

नेपाल राष्ट्र बैंकबाट जारी संस्थागत सुशासन लगायतका निर्देशनहरू पालना गर्नुको साथै प्रचलित ऐनहरू, कम्पनी ऐन, २०६३(संशोधन सहित) बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३, नेपाल राष्ट्र बैंक ऐन २०५८, धितोपत्र ऐन २०६३, आयकर ऐन २०५८ आदी पालना गरिएको छ । वित्तीय संस्थाको प्रबन्धपत्र, नियमावली, कर्मचारी सेवा विनियमावली, आर्थिक प्रशासन विनियमावली, कर्जा अपलेखन विनियमावली, आन्तरिक लेखापरिक्षण निर्देशिका, सूचना प्रणाली नीति, सम्पत्ति शुद्धीकरण अनुगमन निर्देशिका र अन्य आन्तरिक आवश्यक नीति निर्देशिकाहरू तयार गरी लागू गरिएको छ । आगामी दिनहरूमा नेपाल राष्ट्र बैंकबाट जारी एकिकृत निर्देशन बमोजिम NFRS ढाँचामा वित्तीय विवरणहरू तयार गरिनेछ । त्यसैगरी लेखापरिक्षण समिति, जोखिम व्यवस्थापन समिति, कर्मचारी सेवा सुविधा समिति र सम्पत्ति शुद्धीकरण अनुगमन समिति गठन गरी कार्यान्वयनमा ल्याइएको छ ।

७. सत्य, तथ्यता सम्बन्धमा कार्यकारी प्रमुखको उद्घोषण :

आजका मितिसम्म यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरूको शुद्धता सम्बन्धमा म व्यक्तिगत रूपमा उत्तरदायित्व लिन्छु । साथै म यो उद्घोष गर्दछु कि मैले जाने बुझ्नेसम्म यस प्रतिवेदनमा उल्लेखित विवरणहरू सत्य, तथ्य र पूर्ण छन् र लगानी कर्ताहरूलाई सु-सूचित भई निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारीहरू लुकाइएको छैन ।